



प्रेस विज्ञप्ति- ३२१

Press Release- 321

लागु औषधनियन्त्रण ब्यूरो
कोटेश्वर, काठमाडौं ।
मिति: २०७९।१०।२० गते ।

नियन्त्रित लागु औषध ६६०० एम्पुल र भाडाको टाटा सुमो तथा अबैध लागु औषध खैरो हेरोईन ८७.५ ग्राम सहित ५ जना मानिस पक्राउ

विशेष सूचनाको आधारमा लागु औषध कारोवार, बिक्री वितरण तथा ओसार-पसारको अनुसन्धान गर्दै जाँदा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले निम्नानुसारका मानिसहरूलाई लागु औषध सहित पक्राउ गरी निजहरू उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।

१. नियन्त्रित लागु औषध ६६०० एम्पुल र भाडाको टाटा सुमो गाडी सहित चालक पक्राउ :

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१७ गते जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. - १४ टेकु स्थित सडक किनारमा रोकी राखेको बिरगञ्जबाट काठमाण्डौं चल्ने ना.१ ज.५५२४ नम्बरको भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा उक्त गाडी भित्र झोलामा लुकाई राखेको नियन्त्रित लागु औषध बुप्रेनोर्फिन (नुफिन) 2ml को २२०० एम्पुल, डाईजेपाम 2ml को २२०० एम्पुल, फेनारगन 2ml को २२०० एम्पुल समेत गरी कुल ६६०० एम्पुल तथा गाडी बरामद गरी उक्त गाडीका चालक जि. सर्लाही, हरिवन न.पा. वडा नं. ८ स्थायी ठेगाना भएका बर्ष ३९ का कैलाश बि.क. लाई पक्राउ गरी निज उपर लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ।

२. अबैध लागु औषध खैरो हेरोईन ७७ ग्राम, डिजिटल तराजु थान- १ र नगद रू. १,६७,५०० सहित ३ जना मानिस पक्राउ :

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१५ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं. -७ गौरीघाट स्थित सडक किनारबाट जिल्ला सिन्धुली, कमलामाई न.पा. वडा नं. ४ स्थायी ठेगाना भएका बर्ष ३५ को मनोज थापा मगर र ऐ. ठेगाना भएका बर्ष ३३ को राम कुमार श्रेष्ठ सँग साथै रहेको अबस्थामा मनोज थापा मगरको साथबाट लागु औषध खैरो हेरोईन २ ग्राम र राम कुमार श्रेष्ठको साथबाट नगद रू. १,६७,५०० (एकलाख सतसठ्ठी हजार पाँचसय) बरामद गरी पक्राउ गरिएकोमा निजहरू मध्ये राम कुमार श्रेष्ठको जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा न.पा.वडा नं. ८ स्थितमा रहेको डेराकोठा खानतलासी गर्दा लागु औषध खैरो हेरोईन २५ ग्राम र डिजिटल तराजु थान- १ समेत बरामद गरि निजहरूलाई तत्काल सोधपुछ अनुसन्धान गर्दा निजलाई उक्त बरामद लागु औषध खैरो हेरोईन बिक्री गर्ने जिल्ला सिरहा, गोलबजार न.पा.वडा नं. ८ स्थायी ठेगाना भएका बर्ष ३५ को सिकेन्द्र साफिलाई समेत खोजतलास गर्दै जाँदा ऐ. मितिमा बुद्ध एयरको उडानद्वारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्ष तर्फको ट्याक्सी पार्किङबाट लागु औषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ गरी उल्लेखित ३ जना उपर लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ।

३. लागु औषध खैरो हेरोइन १०.५ ग्राम, डिजिटल तराजु- १ सहित १ जना मानिस पक्राउ :

लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१६ गते जिल्ला काठमाण्डौं, का.म.न.पा. ३२ कोटेश्वरबाट जिल्ला सिन्धुली, कमलामाई न.पा. वडा नं. ११ स्थायी ठेगाना भएका बर्ष ३२ को बिमल चौहानलाई लागु औषध खैरो हेरोइन १०.५ ग्राम र डिजिटल तराजु थान- १ सहित पक्राउ गरी निज उपर लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ।

➤ बरामद नियन्त्रित लागु औषध प्रति एम्पुल रु. ३००/- को दरले कुल ६६०० एम्पुलको अ.मुल्य रु. १९,८०,०००/-

➤ बरामद लागु औषध खैरो हेरोईन प्रति ग्राम रु. १२,०००/- को दरले ८७.५ ग्रामको अ. मुल्य रु. १०,५०,०००/-

बरामद लागु औषध खैरो हेरोईन तथा नियन्त्रित ला.औ. एम्पुलको कुल मुल्य अ. रु.३०,३०,०००/- रहेको।



नियन्त्रित लागु
औषध एम्पुल



लागु औषध
खैरो हेरोईन

४. लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीद्वारा लागु औषध गाँजा र अफिम अवैध खेती फडानी (नष्ट) :

बिभिन्न मिति र स्थानहरूमा लागु औषध नियन्त्रण ब्यूरोवाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीद्वारा निम्न परिमाणमा गाँजा तथा अफिमको अवैध खेती फडानी (नष्ट) गरिएको :

१. मिति २०७९।०८।१६ गते देखी मिति २०७९।०८।१९ सम्म जिल्ला मकवानपुर कैलाश गा.पा. वडा न. २,७,८ र १० मा अवैध गाँजा खेती अन्दाजी ४० बिघा र अवैध अफिम खेती अन्दाजी २ बिघा फडानी गरिएको ।
२. मिति २०७९।०९।२४ गते देखी मिति २०७९।०९।२९ सम्म जिल्ला मकवानपुर कैलाश गा.पा. वडा न. १,२,५, ६ तथा राक्सीराड गा.पा. वडा न. ६,७ र ८ मा अवैध गाँजा खेती अन्दाजी ६२ बिघा १० कठ्ठा र अवैध अफिम खेती अन्दाजी ६३ बिघा फडानी गरिएको ।
३. मिति २०७९।१०।१३ गते देखी मिति २०७९।१०।१८ सम्म जिल्ला मकवानपुर कैलाश गा.पा. वडा न. ७,८ तथा राक्सीराड गा.पा. वडा न. १,४,६ र ७ मा अवैध गाँजा खेती अन्दाजी ३० बिघा १० कठ्ठा तथा अवैध अफिम खेती अन्दाजी १४३ बिघा फडानी गरिएको ।

अन्दाजी जम्मा नष्ट :

गाँजा :- १३३ बिघा,
अफिम :- २०८ बिघा

प्रवक्ता/ सूचना अधिकारी
(योगेन्द्र कुमार खड्का)
प्रहरी उपरीक्षक
सम्पर्क नम्बर: ९८५११३२७४३

